

प्रस्ताव एवं निर्णयहरू:

- २०७८।०७९-०३।०१ पाचौं जिल्ला सभामा बार्षिक प्रगती प्रतिवेदन पेश गर्ने सम्बन्धमा ।
२०७८।०७९-०३।०२ नदी खोलाको नजिक बस्ती विकास मापदण्ड लागु गर्ने सम्बन्धमा ।
२०७८।०७९-०३।०३ विपद्जन्य घटनाबाट पिडितलाई राहत तथा पुनर्निर्माण सम्बन्धमा ।
२०७८।०७९-०३।०४ कवरस्थान क्षेत्र संरक्षण सम्बन्धमा ।
२०७८।०७९-०३।०५ नदिजन्य पदार्थ उत्खनन तथा विक्रि वितरणको लागी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन उपर छलफल सम्बन्धमा ।
२०७८।०७९-०३।०६ कोरोना भाइरस नियन्त्रण सम्बन्धमा ।
२०७८।०७९-०३।०७ विविध सम्बन्धमा: नियमित सडक सरसफाइ गर्ने सम्बन्धमा ।

निर्णयहरू:

कार्यपालिका निर्णय नं २०७८।०७९-०२।०१

प्रस्ताव नं २०७८।०७९-०२।०१ माथि छलफल गर्दा पाँचौं जिल्ला सभामा गाउँपालिकाको तर्फबाट आर्थिक बर्ष २०७७।०७८ मा सम्पादित कार्यहरूको सम्बन्धमा कार्यालयबाट तयार गरिएको संक्षिप्त प्रतिवेदन कार्यपालिकाबाट स्विकृत गरी मिति २०७८ असोज ८ शुक्रवारको जिल्ला सभामा पेश गर्ने निर्णय गरियो ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०२।०२

प्रस्ताव नं २०७८।०७९-०२।०२ माथि छलफल गर्दा रूपा गाउँपालिका वडा नं ६ खोलाको छेउ नियालेस्वारा स्थायी निवासी श्री सरस्वती तिवारी सुवेदीको र रूपा गाउँपालिका ६ तालबेशीमा रहेको तालबेशी बहुउद्देशिय सामुदायिक भवनमा खोलाको मापदण्डमा १० मिटर कायम गरी भवन निर्माण अनुमती प्रदान गर्ने निर्णय गरियो ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०२।०३

प्रस्ताव नं २०७८।०७९-०२।०३ माथि छलफल गर्दा २०७७ जेष्ठ ३० गतेपछी मनसुनजन्य विपद्जन्य घटनाबाट प्रभावित व्यक्तिहरूको सातवटै वडाहरूबाट सिफारिस भइआएको विपद्जन्य घटनाबाट प्रभावितहरूको घरघरमा गइ वस्तुस्थिति झल्कने गरी प्रतिवेदन तयार गर्न गणकहरू खटाउने निर्णय गरियो ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०२।०४

प्रस्ताव नं २०७८।०७९-०२।०४ माथि छलफल गर्दा रूपा गाउँपालिका वडा नं ६ मियागाउँ मा रहेको कवरस्थान क्षेत्र संरक्षणका लागी सम्बन्धित क्षेत्रको समुदायलाई जिम्मा दिने निर्णय गरियो ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०२।०५

प्रस्ताव नं २०७८।०७९-०२।०५ माथि छलफल गर्दा आर्थिक वर्ष २०७८।०७९ को लागी नदिजन्य पदार्थ उत्खन्न तथा विक्रि वितरणको लागी पालिकाभित्रका निम्नानुसारका नदिघाटहरूको संक्षिप्त वातावरणीय प्रभाव मूल्याङ्कनको लागी कार्यालयबाट छनौट भएको परामर्शदाता **Monarch Survey & Engineering Consultant Pvt. Ltd.** Kathmandu Nepal ले पेश गरेको प्रतिवेदन छलफल गरी सुझावसहित स्विकृतको लागी आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो:

निम्न:

१) मादी नदि तर्फ

- क) रूपा गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने माझवेशी घाट ।
- ख) रूपा ३ पोल्याङ्गटार घाट
- ग) रूपा १ बुढामहादेव घाट
- घ) रूपा ७ कुनाको मुख
- ङ) रूपा १ ३ वृद्धि दोभान घाट

२) रूपा ७ पास्तेखोला

- ३) रूपा ४ खाल्टेखोला
- ४) रूपा ५ ६ आपूखोला
- ५) रूपा १ र २ वृद्धिखोला
- ६) रूपा ३ ४ विलमहादे खोला
- ७) रूपा ३ ४ लोदी खोला

कार्यपालिका निर्णय नं २०७८।०७९-०३।०६

प्रस्ताव नं २०७८।०७९-०३।०६ माथि छलफल गर्दा रूपाकोट अस्पतालमा खर्च भएको अक्सिजन ग्याँस भरेको निम्नानुसारको रू ३०८५०। अक्षेरूपी तीस हजार आठ सय पचास मात्र खर्च विवरण अनुमोदन गरी भुक्तानी गर्ने निर्णय गरियो ।

क्र सं	मिति	बिल नं	रकम
१	२०७८।४।२	०१३	४४००
२	२०७८।४।४	०३६	३१५०
३	२०७८।४।५	०३८	२४५०
४	२०७८।४।७	०५२	४५५०

रूपा गाउँपालिका कास्कीको मिति २०७८ असोज ७ गतेको १०६ औं कार्यपालिका बैठकका निर्णयहरू

५	२०७८।४।७	०५७	३३००
६	२०७८।४।११	०८३	४२००
७	२०७८।५।१०	३०९	३८५०
८	२०७८।६।१	४४८	४९५०
	जम्मा		३०,८५०।

कार्यपालिका निर्णय नं २०७८।०७९-०२।०७

प्रस्ताव नं २०७८।०७९-०२।०७ माथी छलफल गर्दा निम्नानुसारको निर्णयहरू गरियो:

निम्न:

- क) रूपा गाउँपालिका कास्कीमा रहेका पक्की सडकहरूको नियमित मर्मत सम्भारको लागी प्रत्येक १० किमि बराबर १ जनाका दरले जिल्ला दररेटको आधारमा रहेर सेवा सुविधा प्रदान गर्ने गरी लेन्थम्यान नियुक्त गर्ने ।
- ख) तालबेशी आधारभूत स्वास्थ्य केन्द्र र पोल्याङ्ग आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्ने गरी मासिक रु १६५०० मा नवढ्ने गरी सेवा सुविधा उपलब्ध गराउने गरी अनमी पदमा दुइ जना सेवा करारमा नियुक्त गर्ने ।
- ग) आजको कार्यपालिका बैठक समापन गर्ने ।

मिति २०७८ साल असोज ७ गते बसेको गाउँ कार्यपालिका बैठकले उपर उल्लिखत निर्णय गरेको व्यहोरा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४, उपदफा २ खण्ड (क), (ज) बमोजिम प्रमाणित गर्दछु।

मिति:

.. .. .
(सन्तोष ढुङ्गाना)
प्रमुख प्रशासकीय अधिकृत
रूपा गाउँपालिका कास्की